



फिदिम नगरपालिका

स्थानीय राजपत्र

(फेदेन पत्र)

खण्ड : ३

संख्या : ५

मिति : २०७६।०३।११

भाग-१

फिदिम नगरपालिका

फिदिम नगरपालिकाको बिनियोजन ऐन

२०७६

आज्ञाले,

विनोद कुमार दाहाल

प्रमुख प्रशासकीय अधिकृत



## फिदिम नगरपालिकाको बिनियोजन ऐन

२०७६

सभाबाट स्वीकृत मिति	२०७६।०३।१०
प्रमाणिकरण भएको मिति	२०७६।०३।११

## फिदिम नगरपालिका नगर कार्यपालिकाको कार्यालय

फिदिम, पाँचथर  
१ नं. प्रदेश, नेपाल

## फिदिम नगरपालिकाको विनियोजन ऐन, २०७६

फिदिम नगरपालिकाको आर्थिक बर्ष २०७६/२०७७ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चितकोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्थागर्न बनेको ऐन

सभाबाट स्वीकृत मिति: २०७६।०३।१०

प्रस्तावना: फिदिम नगरपालिकाको आर्थिक बर्ष २०७६।०७७ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम नगर सभाले यो ऐन बनाएको छ ।

**१. संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “ फिदिम नगरपालिकाको विनियोजन ऐन, २०७६ ” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

**२. आर्थिक वर्ष २०७६।०७७ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:** (१) आर्थिक वर्ष २०७६।०७७ को निमित्त नगर कार्यपालिका, वडा कार्यालय, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची- १ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्चको रकम समेत गरी जम्मा रकम रु ३२,६८,६६,०००।०० (अक्षरूपी बत्तिस करोड अडसठि लाख छैसठि हजार रुपैयामात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चितकोषबाट खर्च गर्न सकिनेछ ।

**३. विनियोजन:** (१) यस ऐनद्वारा सञ्चितकोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७६।०७७ को निमित्त फिदिम नगरपालिकाको नगर कार्यपालिका, वडा कार्यालय र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कार्यपालिका, वडा कार्यालय र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च अन्य चालू खर्च शीर्षक तर्फ सकिने छैन ।

तर चालू तथा पूँजिगत खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसूचि-१  
(दफार संग सम्बन्धित)  
नेपालको संविधानको धारा २२९ (२) बमोजिम  
संचित कोषबाट बिनियोजन हुने रकम

क्र.सं.	अनुदान संख्या	शीर्षकको नाम	चालु खर्च	पूँजिगतखर्च	जम्मा
१	२	३	४	५	६
२		नगर कार्यपालिका	१२,७९,११,०००।००	१२,८९,५५,०००।००	२५,६८,६६,०००।००
३		वडा विकास कार्यक्रम		७,००,००,०००।००	७,००,००,०००।००
४		बिषयगत शाखा			
५		ऋणको सावा व्याज भुक्तानी			
६		लगानी (शेयर/ऋण)			